

स्वास्थ्यकर्मीको आवाज

VOLUME 4, ISSUE 1 / SEPTEMBER 2013 / LINKING HEALTHCARE WORKERS ACROSS RURAL NEPAL

अंक ७

यस अंकमा...

पृष्ठ १-२ डा. गुणराज लोहनीको जीवनी

पृष्ठ ३-५ कथाहरू

- उचित सहकार्यको कारण बिरामीले नयाँ जीवन पाए
- सही व्यवस्थापन र राष्ट्रो हेरिविचार
- जीवनको अविश्मरणीय क्षण

पृष्ठ ६

- सि.एम.डॉ. कर्नर -
चिकित्सकीय ज्ञान सीपको
निरन्तरता
- ऑँग्गा सम्बन्धी तुरुन्तै ध्यान दिनुपर्ने केही समस्याहरू

पृष्ठ ७

- थप आयामहरू
- अस्पताल व्यवस्थापन तालिम

पृष्ठ ८-९

- भलाकुसारी
- स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार स्वास्थ्य महाशाखाको निर्देशक डा. किरण रेम्मीज्यूसँगको कुराकानी

पृष्ठ १०-११ समस्याको समाधान

- सफलताका प्रयासहरू
- समस्या # ७

पृष्ठ १२ स्वास्थ्य प्रतियोगिता

डा. गुणराज लोहनीको जीवनी

डा. गुणराज लोहनीको जन्म २०१९ साल कार्तिकमा तनहुँ जिल्लाको चिसापानी ५ कालीमाटीमा साधारण किसान परिवारमा भएको थियो । उहाँले २०३५ सालमा लमजुङ जिल्लाको तार्कुघाटमा अवस्थित श्री बीरभक्ति माध्यमिक विद्यालयबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभयो । त्यसपछि २०३६ सालमा महाराजगञ्जस्थित चिकित्सा अध्ययन संस्थानमा हेल्थ असिस्टेन्ट कोर्षमा भर्ना हुनुभयो र उत्कृष्ट १० भित्र रही कोर्ष पुरा गर्न सफल हुनुभयो । जसबाट सो समयमा सरकारी छात्रवृत्तिमा MBBS पढ्ने पक्कापक्की हुन्थ्यो । HA उत्तीर्ण भएपछि ६ महिना लमजुङको मालिङ्ग हेल्थ पोष्ट र डेढ वर्ष पाल्पाको देउले अर्चले हेल्थ पोष्टमा सेवा प्रदान गर्नुभयो ।



यसपछि २०४२ सालमा सरकारी छात्रवृत्तिमा MBBS पढ्न रुस जानुभयो । अध्ययनको क्रममा विहान बेलुकाको समयमा अस्पतालहरूमा शल्यक्रिया वार्डमा काम गर्नुहुन्थ्यो । ७ वर्षको अध्ययन पछि फर्केर गुल्मी जिल्ला अस्पतालमा काम गर्न थाल्नुभयो । यातायातको सुविधा नभएको बेला गुल्मी जिल्ला दुर्गम नै थियो । जहाँबाट पाल्पाको मिसन अस्पताल पुग्न एकदिन लाग्यो । त्यसैले उहाँले त्यहाँ सामान्य शल्यक्रिया सेवाहरू शुरू गर्नुभयो जसले गर्दा त्यहाँका जनताले राहत महशुस गरे । त्यसपछि उनले पाल्पा जिल्ला अस्पताल, मिसन अस्पतालमा करीब २ वर्ष काम गर्नुभयो ।

२०५२ सालदेखि स्थाई मे.अ.को रूपमा काम गर्न थाल्नुभयो र द्वन्द्वकालमा गोरखा जिल्लामा खटिएर जिल्ला स्वास्थ्य प्रमुखको भूमिका निर्वाह गर्नुभयो । उहाँ सर्वसाधारणको पहुँचमा सरल, सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउन लागिएर्नु भयो र दुर्गम ठाँउहरूमा स्वास्थ्य शिविर मार्फत जनताको घर दैलोमा सेवा उपलब्ध गराउनुभयो । द्वन्द्वकालमा अस्पतालमा भर्ना भएकी एकजना मुटुरोगी विरामी उपचारपछि अस्पतालबाट भाग्दा उहाँलाई ठूलै सरकारी दवाव परेको थियो । यसैरी Cesarean Section पछि विरामीको Close Monitoring गर्नुपर्ने भएकोले एउटा प्राथमिक स्वास्थ्यचौकीको भवन उद्घाटन कार्यक्रममा सहभागी हुन नसक्दा सरकारी मन्त्रीको विहिष्कार गरेको आरोप लागी जाजरकोट सरुवा भएको थियो । त्यही बेला PG Entrance पास गरी MD(GP) पढ्न थाल्नुभयो ।

२०५८ सालमा MD(GP) अध्ययन पुरा गरिसकेपछि सगरमाथा अञ्चल अस्पताल राजविराज, खोटाङ्ग अस्पताल, पाँचथर अस्पतालहरूमा सेवा प्रदान गर्नुभयो । राजविराजमा काम गर्दा औषधीको व्यवस्था गर्न नसकी Delivery Table मा नै महिलाको मृत्यु भएको घटनाले साहै पिरोलेको कुरा उहाँ बताउनु हुन्छ । खोटाङ्गमा सरुवा भई जाँदा लामीडाँडा एयरपोर्टमा सँगैका यात्रीसँगको कुराकानी उहाँ सधै सम्भक्नु हुन्छ । त्यस व्यक्तिले पहिला त MBBS डाक्टर खोटाङ्ग आएको कुरा नै पत्याउन मानेनन् र पछि उनलाई तपाईं डाक्टर नै हो भने २/३ दिनपछि काठमाण्डौ फर्क्ने प्लेनको टिकट ल्याउनु भएको होला भनी सोधियो । सो व्यक्तिले किन त्यसो भनेको होला भनी बुझ्दै जाँदा खोटाङ्गलाई पूर्वको कालिकोट भनिँदो रहेछ, भन्ने कुरा थाहा पाउनु भयो । हवाईजहाजबाट लामीडाँडा भरेपछि एक दिन हिँड्नु पर्ने, टेलिफोन, बिजुलीबत्तीको दयनीय अवस्था थियो । एकपटक ६ महिनामा बस देख्दा अचम्मको अनुभव भएको उहाँ सम्भक्नु हुन्छ । बाटोमा कुरा गर्दै जाँदा पछि थाहा भयो कि ती व्यक्ति खोटाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रहेछन् । अब चिकित्सकीय सेवाको शिर उँचो राख्नुपर्छ भन्ने ठारी उहाँले भन्नुभयो – म MBBS पछिको MD (GP) अध्ययन पुरा गरी शल्यक्रिया सेवा समेत दिन सक्ने

व्यक्ति भएको र २ वर्ष सेवा दिने आफ्नो लक्ष्य रहेको बताउनु भयो । उहाँ त्यहाँ रहेंदा सबै संघसंस्था, राजनीतिक दलका नेताहरु र सम्पुर्ण खोटाङ्गबासीको सहयोग लिई Appendicectomy, Laparotomy, Herniorrhaphy, hydrocelectomy, LSCS जस्ता जटिल अपरेशनहरूपनि गर्न सफल हुनुभयो र खोटाङ्ग अस्पतालमा सम्पुर्ण प्रसूती सेवा (CEO) शुरू गर्नुभयो ।

संकटकालको बेला एकदिन बहुला कुकुरले टोकेको बखतमा लगाउने औषधी लिन एकजना कार्यालय सहयोगी एउटा चिढी र २,४०० पैसा सहित आए । एकजना माओवादी कमाण्डरलाई कुकुरले टोकेको रहेछ । अस्पतालको अन्य कर्मचारीलाई अद्यउँदा बाहिर कुरा जाने भनी सोची आफैले फिजबाट फिकी ती कार्यालय सहयोगीलाई दिई पठाएँ । तर तिनलाई अस्पतालको गेटमा नै प्रहरीले पकियो । तीन दिनसम्म ती कार्यालय सहयोगी कहाँ छन् थाहा लागेन, स्टाफ मिटिङ बस्यो र सबैको सुभाव अनुसार जिल्ला प्रहरी कार्यालयमा बुझ्न जाँदा आफू समेत निगरानीमा रहेको थाहा पाउनु भयो । ३ वर्ष खोटाङ्ग बसेपछि CEO संचालन गर्न पाँचथर सरुवा हुनुभयो । खोटाङ्गको तुलनामा पाँचथरको बसाई अलि सहज थियो । समुदायमा आधारित सुरक्षित मातृत्व कार्यक्रम राम्रोसँग

संचालित भयो र सुरक्षित मातृत्व आकस्मिक कोष त्यसको एउटा उदाहरण हो ।

त्यसपछि उहाँ हेटौडा अस्पताल र पछि जिरी अस्पताल सरुवा हुनुभयो । जिरीमा धेरै वर्षपछि पुनः शल्यक्रिया सेवा संचालन गर्नुभयो । CDP अर्को सफल कार्यक्रम भएको उहाँ बताउनु हुन्छ । हेटौडा र जिरी अस्पतालाट सरुवा हुँदा त्यहाँका स्थानीयहरूले अस्पताल, बजार, यातायात बन्द भएका घटना सबैलाई जानकारी भएकै कुरा हो ।

२०६६ सालदेखि फेरी उहाँ गोरखा जिल्लामा कार्यरत रहनुभयो । गोरखामा सर्वसाधारण, दुखी, गरीब, असहाय जनताको स्वास्थ्य स्थिति उकास्न सम्पूर्ण समाजसेवी, राजनीतिक दलका आदरणीय नेतागण, कार्यकर्ताहरूको सहयोग सल्लाह सुझाव र सहकार्यमा थुपै जनमुखी नयाँ कामहरूको शुरुवात गर्नुभयो ।

गत वर्ष उहाँको बढुवा ११औं तहमा भएपछि एक वर्षसम्म स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकको पदमा रही कार्य गर्नुभयो र यही श्रावण महिनादेखि Curative Division Chief को रूपमा कार्यरत हुनुहुन्छ ।

मोबाइल जित्ने मौका !!

पहिले प्रकाशित अंकहरूमा भै यस पटक पनि यहाँहरूले lucky draw मार्फत मोबाइल जित्ने मौका पाउनु हुनेछ । यसको लागि यो “स्वास्थ्यकर्मीको आवाज” पत्रिका प्राप्त गरिसकेपछि तपाईंले आफ्नो नाम, पद, कार्यरत स्वास्थ्य संस्थाको नाम र ठेगाना ९७४९०००५४९ मा SMS गरी पठाउनुहुन अनुरोध गर्दछौं । भाग लिनुहुने महानुभावहरू मध्ये एकजनालाई Lucky Draw बाट १ थान मोबाइल प्रदान गरिनेछ ।



उचित सहकार्यको कारण विरामीले नयाँ जीवन पाए

डा. फणिन्द्र प्रसाद बराल, एमडिजीपी, जिल्ला अस्पताल डोटी

डोटी जिल्लाको विकट गा.वि.स. गिरिचौका वडा नं. ९ निवासी महिला गर्भवती भएको ९ महिना भएको थियो र यो उनको चौथो गर्भ थियो । उनको २ छोरा र १ छोरी छन् । सबैभन्दा सानो छोरा साडे एक वर्षको थियो । बच्चा जन्मेपछि पुनः छाउ (महिनावारी) हुन नपाउदै उनको गर्भ रहेको हुनाले हाल पेटमा रहेको बच्चा यकिनका साथ यति हप्ता वा महिना भयो भन्न सकिरहेको थिइनन् ।

२०७० साल श्रावण १ गतेका दिन डोटी जिल्ला अस्पताल आईपुरु भन्दा ३ दिन अघि अकस्मात् उनको योनीबाट रगत बग्न थाल्यो । शुरुमा त थोरै मात्र रगत बगेको थियो तर भोलिपल्टदेखि रगत बढी बग्न थालेपछि स्वास्थ्य संस्थामा लाने निर्णय गरी घरबाट उनको श्रीमान र भाईका साथै देवर गरी ४ जना उपचारको लागि हिंडे । बाटोमा शुरुमा हिंडेर आउँदा भन् धेरै रगत बग्ने र पछि उनीलाई बोकेर मौवा स्वास्थ्य चौकी सम्म त्याइयो र त्यहाँबाट ४ घण्टा जिपमा राखि जिल्ला अस्पताल सिलगढी आईपुरुदा रातिको १० बजेको थियो ।

अस्पतालको प्रसुती कक्षमा आईपुरोपछि शुरुमा ड्यूटीमा रहनु भएको स्टाफ नर्सले हेर्नुभयो । उनको पेटको उचाई नौ महिना जतिको थियो । उनी फुस्तो (कम रगत) देखिएकी थिईन । बच्चाको मुटुको धड्कन कम सुनिएको थियो । बाटोमा धेरै रगत बगेको विवरण थाहा पाउनासाथ नर्सले जानकारी गराईन । मैले तुरुन्तै गएर परीक्षण गरे । पेरिनियममा हेर्दा हाल रगत नवेगेको देखियो । Blood grouping र Hb जाँच गर्न ल्याबमा तुरुन्त पठाइयो । Ultrasound गर्दा बच्चाको मुटुको धड्कन १६०/मिनट देखियो । तर साल पाठेघरको मुखमा रहेको र बच्चा ३७ हप्ताको पाईयो । Blood group AB⁺ र रगतको मात्रा ४ gm% थियो ।

त्यसपछि विरामीसँग आएका नातेदारहरुको रगत जाँच गरियो । ती मध्ये



विरामी आफ्ना श्रीमान, भाई र छोरासँग

उनका भाईको रगत पनि AB⁺ भएको पता लागेपछि १ पोका रगत फिकी जाँच गरी रगत चढाउने कार्य भयो । साथै अरु दुई पोका रगतको व्यवस्था गर्न पहल गरियो । विरामीको अवस्था, यसबाट हुन सक्ने खतरा र बच्चाको अवस्था सबैको बारेमा विरामीको श्रीमानलाई बुझाउने र तुरुन्तै अप्रेशन गरेर बच्चा निकाल्नु पर्ने जानकारी गराए । अरु दुई पोका रगत पनि तुरुन्तै चढाउने काम भयो । त्यस पश्चात् उहाँको Hb ८.५ gm% भयो । अरु १ पोका रगत तयार गरी अप्रेशन गर्ने निर्णय भयो । उनको २ छोरा र १ छोरी भइसकेकाले स्थायी परिवार नियोजनको अप्रेशन पनि गरिदिनु भन्ने आग्रह भयो । म, डा. सुजित श्रेष्ठ, सिस्टर मिना बम र एनेस्थेसियामा ध्रुव ओफा सहितको टिमले शल्यक्रिया (caesarean section) शुरू गर्याँ ।

शल्यक्रियाको कममा उनको पाठेघरको मुखमा सालले ढाकेको (placenta previa) पाइयो । बच्चाको

घाँटीमा नालले कसेर २ पटक बेरिएको र पेटमा दिसा गरेको अवस्थामा देखियो । बच्चालाई तुरुन्त निकाल्ने काम भयो । अप्रेशनको क्रममा लगभग ५०० मि.लि. रगत बग्नो । उनको स्थायी परिवार नियोजनको अप्रेशन पनि भयो । साथै उनको देव्रे पट्टिको अण्डासयमा करीब ५x५ cm को ऐजेर (Left ovarian cyst) पलाएको रहेछ र सो पनि निकाल्ने काम भयो । शल्यक्रिया सफल भयो र उहाँलाई पोष्ट अपरेटिभ वार्डमा सारियो ।

यसरी एक गर्भवती महिला जो जीवन र मरणको दोसाँधमा रहेको बेलामा जिल्ला अस्पताल डोटीमा उपकरण तथा डाक्टरको उपलब्धताको कारणले, र उनी जस्तै यस्ता धेरै महिलाहरुको ज्यान बचाउन सकिएको क्षणलाई समिक्षादै खुसी महसुस गर्दछौं । हाल उनी र उनको बच्चा दुवै स्वस्थ छन् । उनले मुसुक्क हाँसेर नयाँ जीवन पाएको भनी म लगायत सम्पूर्ण अस्पताललाई धन्यवाद दिइन् ।

सही व्यवस्थापन र राम्रो हेरविचार

डा. अभिषेक बिलास पन्त, मेडिकल अफिसर, जिल्ला अस्पताल दार्चुला

दार्चुला जिल्ला अस्पतालको स्थापना म जन्मेको वर्ष २०४२ सालमा भएको हो । मैले २०६७ साल चैत्रमा यस अस्पतालमा पहिलो चोटी पाइला टेक्नुभन्दा अगाडीसम्म विरामीमामात्र केन्द्रित हुने डाक्टर यहाँ आएका थिएनन् । पहिले आएका डाक्टरहरुले विरामीको साथसाथै प्रशासन, लेखा र जनस्वास्थ्यमा पनि ध्यान पुऱ्याउनु पर्थ्यो । यस ठाउँको जनतालाई आफूले पढेको, सिकेको ज्ञान, सीप र व्यवहार रोगको उपचारमा लगाउनुपर्ने चुनौती ममा धेरै थियो । तत्कालिन समयमा सम्पूर्ण उपचार अ.हे.व./एच.ए.मा निर्भर थियो । विस्तारै विरामीको जाँच, परीक्षण, रोग पत्ता लाउने तरिकामा नयाँ आयाम आयो ।

२०६८ सालको मंसिर महिनाको कुरा हो, म दैशै सिध्याउर पहिलो चोटी आफू कार्यरत संस्थामा फर्किने दैरानमा गोकुले श्वरमा आइपुगे जहाँ यस जिल्लाको एक



मात्र प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । दर बन्दी भए तापनि उक्त ठाउँमा स्थापनाकाल देखि नै डाक्टर बस्ने गरेको छैन । त्यहाँ एकजना विरामी २९ वर्षीय देखला-९ निवासी उपचारका लागि छटपटाई रहेका थिए । अनुहार खासै नदेखिने गरी सम्पूर्ण शरीर सेतो कपडाले छोपेकोले उसको मृत्यु भइसकेको जस्तो मैले अनुभूति गरे । तर ऊसँग बोल्दै जाँदा, उसले आफ्नो पीडाको कथा अँखा रसाउदै भन्यो, “डाक्टर साहब, म, मेरो श्रीमती र मेरो सानो ३ वर्षको नाबालाक छोरा सहित बैगलोरमा बस्थे, त्यहाँ मैले सानो कम्पनीमा एकाउन्ट हेनेका काम गर्थे, कुरा एक कालो रातको हो, मेरो श्रीमती भान्सामा खाना पकाउदै थिईन्, अचानक भान्साबाट केही पढकेको आवाज आयो, म हतारिदै भान्सामा जाँदा श्रीमती जलिरहेकी थिईन्, त्यो आगो निभाउन खोज्दा खोज्दै पनि मैले मेरी प्यारी पत्नी सधैका लागि गुमाए र मेरो यो हालत भयो । ३ दिनसम्म मेरो होस पनि थिएन, म अस्पतालको ICU मा भर्ना थिए, प्रहरीको अनुसन्धान पनि भयो, मैले

सफाइ पाएँ तर मैले भगवानबाट सफाइ पाईन् । उपचारको क्रममा आफ्नो अफिसको आर्थिक सहयोग गर्ने क्षमता पनि सकियो र म घर फर्किन बाध्य भए । मेरो घरको आर्थिक अवस्था अत्यन्त दयनीय छ । घरमा बाबुको स्वर्गारोहण भएको एक साल पनि नवितेको र विधवा आमा हुनुहुन्थ्यो, उपचारका लागि यो स्वास्थ्य संस्था आउँदा हुंगा खोज्दा देउता भेटे जस्तै भयो ।”

उहाँको मैले जाँच गर्दा लगभग शरीर सम्पूर्ण ठाउँमा जलेको थियो । पुरै छाती, पेट, ढाड, दाहिने खुट्टाको माथिल्लो भाग, लगभग ४०% भन्दा माथि घाउहरु निको हुन धेरै नै बाँकी थियो । घाउँ भन्दा पनि हामीलाई चिन्ताको विषय जलेपछिको जटिलता (Post burn Contracture) थियो । दायाँ काखी, हातका औलाहरु, दाहिने तिघ्रा सबै ठाउँहरु खुम्चिएर नचल्ने अवस्थामा थिए । यसलाई कम पार्ने र घाउ निको पार्ने जसले गर्दा उहाँको दैनिक जीवन निर्वाह गर्न सजिलो होस् भन्ने हाम्रो मुख्य उद्देश्य थियो । उपचारकै क्रममा संयोगवस काठमाण्डौबाट B&B Hospital को प्लाष्टिक सर्जरीमा कार्यरत Smile Train का कोअडिनेटर भरत तामाङ्पनि त्यहाँ हुनुहुन्थ्यो । उहाँले घाउलाई सफा गर्ने तरिका र हातमा Splint बनाएर Contracture हटाइ उपचारमा नयाँ आयाम दिइ सहयोग गर्नुभयो ।

तत्पश्चात् विरामीलाई उनको आमा र बच्चाका साथ यस जिल्ला अस्पतालमा ल्याइयो । अस्पतालमा उहाँको रगत र हड्डी सम्बन्धी जाँच गर्याँ । उहाँको रगतमा Hb% (हेमोग्लोबिन) जम्मा ८ मात्र थियो, जुन कुनैपनि घाउ भएका मान्छेलाई साहै कम हो । हामीले रगत बढाउन Blood Transfusion Service नभएकाले Iron चक्की, विहान अण्डा, बेलुका मासु आहारमा राख्यौ, घाउँको लागि अस्पतालबाट मिल्ने Ampicloxacillin मा राख्यौ, घाउँको लागि Soframycin मलम दियौं ।

धेरै घाउ ठिक भए तर केही घाउ चाहिँ ठिक नै भएनन् । सायद, हाम्रो अस्पतालमा Pus Culture सुविधा भएको भए उचित Antibiotic प्रयोगले ठिक हुन्थ्यो जस्तो लाग्यो र त्यसको सट्टा मैले ल्याब टेक्निसियनसंग सल्लाह गरेर पहिलो चोटी Pus को gram stain गर्ने र कस्तो खाले Bacteria हो पत्ता लाउने तरखर गरे,

घाउको पिपमा Cocco-bacilli हरु धेरै मात्रामा देखियो, उसमा मैले Doxycycline नामक औषधी थपे । घाउ अझै राम्रो हुँदै गयो, त्यसमा रातो मासु, हल्का रगतका टाटा (Granulation Tissue) देखिन थाल्यो ।

त्यसपछि हामीले विरामीको विषयलाई लिएर टेलिमेडिसिन गर्याँ । उहाँलाई घाउँ छिटो ठिक पार्न काठमाण्डौमा Skin Graft गर्न Refer गर्ने सल्लाह दिनभयो । आर्थिक रूपमा यो कुरा असम्भव थियो । यहि क्रममा मैले काठमाण्डौका भरत तामाङ्सँग कुरा गरेर विरामीको उपचारका लागि उहाँले Skin Graft Operation को अस्पताल खर्च, उपचारको क्रममा सर्जन, बेहोस पार्न डाक्टरहरुको खर्च, औषधी निःशुल्क गरिदिने कुरा गर्नुभयो । सबै कुरा मिले तापनि उहाँसँगै साथ जाने एक जना कम्तीमा एक महिनाको लागि कोही भएन । सो कारणले यो प्रयास पनि असफल भयो । उपचार अब सबै अस्पतालमा नै गर्नुपर्ने बाध्यता भयो, दैनिक घाउँ सफा गर्नुपर्ने र Physiotherapy बाहेक अरु केही थिएन । उहाँलाई दैनिक दिसा, पिसावमा सहयोग पुऱ्याउदै आएकी उनकी बुढी आमा पनि २ महिनापछि अशक्त हुनुभयो र सानो नातिलाई लिएर घर फर्किनु भयो । उपचारमा फेरि चुनौती थियियो । दिसा पिसाव बेडमै गराउने व्यवस्था गरियो, हप्ता-हप्तामा दाढी काट्ने मान्छे, महिना दिनमा कपाल खोरि दिने व्यवस्था पनि गरियो । समय बित्दै गयो, घाउमा सुधार हुँदै आयो, घाउ पुरिदै गयो, हातहरु चल्दै गयो, उहाँ उभिन सक्ने अवस्थामा आउनु भयो । थोरै-थोरै गरी बाहिरसम्म जान सक्ने हुनुभयो । मूलतः आर्थिक समस्याले गर्दा उहाँको उपचारमा करिब ९ महिनाको लामो समय लाग्यो ।

जाने बेलामा, “डाक्टर साहब, तमले फिक्कै प्रगति गर्या, तम् हामी जसा गरि बोन् कि लेक्खा भगवान् हौ, तम् याँ नुभया भ्या हामी जसा गरिब काँ जान्थ्या?” ((नेपालीमा)) डाक्टर साहब, तपाईंले धेरै प्रगति गर्नुहोस्, तपाईं हामी जस्ता गरीबहरुको लागि भगवान् हुनुहुन्छ । तपाईं यहाँ नभईदिएको भए हामी गरीबहरु कहाँ जान्थ्यौ, के गर्थ्यौ होला?) नयाँ वर्ष २०१३ को शुभकामना दिने क्रममा उनी फेरि पहिलेको ठाउँमा काम गर्न थाले भन्ने सुन्दा मलाई खुशी लाग्यो ।

यस वर्ष हामीले ३६ विरामीहरुको

जटिल घाउँहरु र द जना जलेका विरामीहरुको अन्तरंग विभागमा पूर्ण उपचार गर्न्है । यसरी हाम्रो जिल्लामा अस्पतालमा

जलेको घाउँ वा अरु कुनै जटिलता आएका घाउँको उपचार गर्ने पद्धति, Infection Prevention को महत्व,

राम्रो नर्सिङ्को केयर, सहि औषधी प्रयोग गर्ने तरिका, जटिलता आइहाले त्यससँग लड्ने तरिकाको शुरुवात भएको छ ।

जीवनको अविश्वासीय क्षण

शारदा धिमिरे, अ.न.सी., जमुनीया प्राथमिक स्वास्थ्य केन्द्र, सर्लाही

वि.सं. २०६९/४/३० गते २७ वर्षकी महिला सुत्केरी गराउन जमुनीया प्राथमिक स्वास्थ्य केन्द्रमा चार पटक जाँच गरेको कार्ड पनि साथैमा लिएर आईन् । कार्ड अनुसार दुई पटकको ANC जाँच म आफै र अर्को दुई पटकको जाँच अरु सिस्टरले गर्नुभएको थियो । विरामीको स्वास्थ्य स्थिति निकै कमजोर थियो र यो दोस्रो गर्भ पनि थियो । उनको पेटको बच्चा निकै ठूलो अनि Valval area धेरै नै फुलेको र घाउ पनि भएको थियो । अवस्था हेर्दै डर लागदो थियो ।

गर्भवती जाँच गर्न आउँदा उनलाई USG गर्न सल्लाह दिएँ र उनी मलंगवा गएर USG गराएर मलाई रिपोर्ट देखाउन आइन् जस अनुसार बच्चाको Vertex presentation थियो । त्यतिनै बेला उनलाई व्यथाले च्याढै गयो र सोही समयमा PV गर्दा fully dilatation थियो अनि बच्चा अलि माथि नै थियो । यतिखेर देखिनै उनको भल्माबाट धेरै नै रगत बग्न थात्यो, मानौ धाराबाट

पानी बगोको जस्तो । त्यसकारण मैले उनका आफन्तलाई चाँडो भन्दा चाँडो CEOC मा रेफर गरे तर उनीहरुले लान मानेनन् । अहिलेसम्म बच्चाको स्थिती ठिक छ तर पछि गएर उनलाई रगत चढाउनु पर्ने हुन सक्छ यहाँ त्यस्तो व्यवस्था छैन भनेर निकै सम्झाए । तर पनि उनीहरुले “दिदी, तपाईं माथी हामीलाई विश्वास छ” भन्दै consent मा सही गर्न राजी भए । तर मलाई आपत पर्यो । C/S हुने केश अब म कसरी गरैं । अहिलेसम्म रगत बगी राखेको छ । उसको valva फुलेर बच्चाको टाउको जत्रो थियो ।

यतीखेरपनि मैले उनीहरुलाई अझपनि समय छ लानुहोस् भने तर पनि मानेनन् । जसो भन्दा जे गर्दा पनि लान नमानेपछि म बाध्यता र विवसमा परे, मनमा धेरै सोचहरु आयो । तर पछि म उनलाई जसरी भए पनि बचाउँछु भन्ने अड्डी कसे र प्रसुती वार्डमा पसेर भगवानको नाम लिई नआत्तिकन काम गर्न थालें । समयको विडम्बना पनि कस्तो

आईपन्यो कि बच्चाको टाउको पछाडिको (vertex) भाग नभएर, तिनको अनुहार पहिला देखियो । अब के गर्ने एकछिन त म आफै छक्क परे । इपिजायोटोमी दिने ठाउँ पनि थिएन, पेरीनियम देखी एक बिता भित्र बच्चा र धेरै सुन्निएर घाउ भई फुटेर रगतको धारा चुहाहेको अवस्था थियो । मैले हिम्मत हारिन । ६.१५ बजे तिर face presentation delivery बाट ४ के.जी.को छोरी जन्मिन् । बच्चाको अवस्था ठिक थियो ।

आमाको पनि 3rd stage management गरें तर बच्चा निकाल्ने वित्तिकै आमाको अवस्था नाजुक भईसकेको थियो । त्यसमा पनि छोरी भन्ने वित्तिकै shock मा गईन । म एकत्रै थिएँ सबैजना बाहिर कोलाहल मच्चाएर रुबाबासी शुरु गर्न थाले । म नडाई आफ्नो काम सुचारु ढंगले अघि बढाएर पहिला रगत धेरै गएको कारण अर्को हातमा vein open गरेर drip शुरु गरे । १ घण्टामा चार बोतल गरि जम्मा द बोतल सलाईन दिएँ र १०-१० मिनेटमा B.P. लिन थाले । एक घण्टापछि उनको होस् आयो र उनीसँग गरिएको प्रश्नको फटाफट जवाफ दिइन् । यतीखेर म खुशी भए र त्यो क्षण मेरो जीवनको अविश्वासीय क्षण भयो । त्यसपछि ड्रिप पनि विस्तारै चढाउन थाले । सो क्रममा जम्मा १८ बोतल सलाईन चढ्यो । त्यसपछि उनलाई दुई दिन आफ्नो निगरानीमा राखी घर पठाएँ ।

घर गएपछि उनी ३ चोटी होइन १० चोटीसम्म पनि जाँचउन आईन र सधै आभार प्रकट गर्थिन । आजको दिनमा तिनै महिला एक सामाजिक अगुवाको रूपमा चिनिन्छिन । उनले नै सबैलाई गर्भवती जाँच गर्न र अस्पतालमा नै प्रसुती हुनुपर्छ भनि आफ्नो गाउँको सबै दिदी बहिनीहरुलाई परामर्श गर्नुको साथै केशनै सँगै लिएर PHC सम्म आईन्छिन । उनले यसरी धेरै केश पठाउन सफल भएकी छिन् । अहिले उनी आफ्नी दुईवटी छोरी, श्रीमान र नन्दसँग आनन्दको जीवन विताई रहेकी छिन् । अस्थायी साधन पनि प्रयोग गरी राखेकी छिन् ।




सि.एम.इ. कर्नर - चिकित्सकीय ज्ञान सीपको निरन्तरता

आँखा सम्बन्धी तुरुन्तै ध्यान दिनुपर्ने केही समस्याहरू:

स्वास्थ्य सेवा प्रदान गर्ने त्रिम्भा सेवाग्राहीहरू आँखा सम्बन्धी विभिन्न किसिमका समस्याहरू लिएर आउने गर्दछन्। जसमध्ये केही समस्याहरू गम्भीर प्रकृतिका हुन्छन् र ती समस्याहरूलाई छिट्टै पहिचान गरी आवश्यक उपायको व्यवस्था गर्न ढिलाई भएमा आँखाको ज्योती गुमाउने सम्भावना रहन्छ। यहाँ त्यस्ता केही समस्याहरूको बारेमा चर्चा गरिएको छ।

१. जलविन्दु (Glaucoma):

आँखाको डल्लोको अगाडिको कोठा (Anterior Chamber) मा कुनै कारणबाट तरल पदार्थको चाप बढ्न गई दृष्टि पर्दा (Retina) को दृष्टि नशा (optic nerve) मा क्षति गर्ने अवस्था हो, जसले गर्दा दृष्टिमा कमी आउँछ। यस्तो अवस्थामा



आँखा धेरै दुख्ले र समयमा सही उपचार नभएमा दृष्टिविहन पनि हुन सक्छ। यो समस्या प्रायः जसो ४० वर्ष नाथेका व्यक्तिहरूमा वढी मात्रामा देखिन्छ।


Acute Glaucoma का लक्षणहरू

- आँखाको गेडी तथा टाउको बेस्सरी दुख्ले
- आँखा रातो देखिने
- दृष्टि धमिलो हुने
- वाकवाक लागी वान्ता हुने
- बत्तीमा हेर्दा इन्द्रधनुष देखिने
- घाम तथा उज्यालोमा हेर्न कठिनाइ हुने

आँखा जाँच गर्दा:

- आँखा रातो देखिने
- Cornea धमिलो (hazy) र केही सुन्निएको देखिने
- आँखाको नानी केही वा पुरै बढेको (semi dilated or fixed pupil)
- उज्यालोमा नानी (pupil) को प्रतिक्रिया

कम देखिने (decrease pupillary reaction to light)



व्यवस्थापन:

- आँखाको शल्यक्रिया हुने ठाँउमा तुरुन्तै प्रेशन गर्ने।
 - Eye drop Pilocarpine 4% प्रत्येक ३० मिनेटमा हाल्न लगाउने।
 - अस्पताल नपुग्दा सम्म Tab. Acetazolamide 500 mg प्रत्येक ८ घण्टाको फरकमा खान दिने।
- यो समस्या भएको विरामीको आँखामा Steroid / Mydriatic drop (eg. Atropin) कदापी राखिदिनु हुँदैन।

२. Iritis:

Iris (आँखाको खेरो भाग) को सुजन (inflammation) हुनुलाई Iritis भनिन्छ। समयमा सही उपचार गरिएन


भने आँखाको ज्योती गुम्न सक्छ। यो जवान र अध्यैशेमा बढी देखिन्छ।

लक्षणहरू:

- आँखा रातो देखिने
- घाममा हेर्न नसक्ने (photophobia)
- दृष्टि विस्तारै कम हुँदै जाने

आँखा जाँच गर्दा:

- Cornea को वरिपरि रातो हुने
- Pupil सानो देखिने र गोलो हुनुपर्नेमा irregular देखिने (constricted & irregular pupil)



व्यवस्थापन:

- Steroid eye drop / Mydriatic (Atropine) eye drop तथा ointment राख्नुभन्दा पहिले pupil सानो र irregular border भएको यकिन गर्नु पर्दछ।
- आँखा उपचार केन्द्रमा तुरुन्त प्रेशन गर्ने।



आँखाको दृष्टिमा अचानक कमी आएको कुनै पनि अवस्थामा विरामीलाई तुरुन्त आँखा अस्पतालमा प्रेशन गर्नुपर्दछ। यस्तो अवस्थामा retinal detachment वा अन्य आँखाको पर्दा (retina) सम्बन्धी रोग हुन सक्ने प्रबल सम्भावना हुन्छ।

थप आयामहरू

अस्पताल व्यवस्थापन तालिम

“अस्पताल व्यवस्थापनको लागि केही गर्नुपर्छ” भनी सन् २००५ मा विश्व स्वास्थ्य संगठनले एउटा महत्वपूर्ण चूनौति पेश गरेको थियो । किनभने सुविधाजनक भवन, स्वास्थ्यकर्मी तथा अन्य भौतिक सुविधाहरूमा धेरै लगानी गरिए तापनि स्वास्थ्य सेवामा अझै सुधार आएको देखिदैन ।

यसै कुरालाई मध्यनजर गरी दुई वर्ष पहिले निक साइमन्स इन्स्टिच्यूटले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँग समन्वय गरी अस्पताल व्यवस्थापन तालिमको आवश्यकता र यसको स्वीकार्यताको अध्ययन गरेको थियो । उक्त अध्ययनको नितिजाको आधारमा हाल परिक्षणको रूपमा ४ जिल्ला अस्पतालहरूमा अस्पताल व्यवस्थापन तालिम शुरू भईरहेको छ । परिक्षण चरण पश्चात् अन्य जिल्ला अस्पतालहरूमा पनि यो कार्यक्रम विस्तारित गर्ने योजना रहेको छ ।

यो कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख देखि विभिन्न विभागहरूमा कार्यरत व्यवस्थापकिय जिम्मेवारी रहेका कर्मचारीहरूको टोलीको सहभागिता हुन्छ । एक-अर्काको काम गर्ने शैली र व्यवस्थापनको बारेमा जानकारी प्राप्त होस् भन्ने उद्देश्यले दुईवटा अस्पतालहरूको एउटा समूह बनाएर पालैपालो प्रत्येक अस्पतालमा एक-एक वटा गोष्ठी संचालन गरिन्छ ।

परम्परागत तरिकाले कक्षा कोठामा बसेर दिइने तालिम भन्दा फरक प्रकारको यो कार्यक्रममा अस्पतालमा रहेका वास्तविक अवस्थाको विश्लेषण गरी अस्पतालको गुणस्तर सुधार गर्न आवश्यक योजना बनाईन्छ । अस्पतालमा गई उक्त योजना कार्यान्वयन गर्नको लागि प्रत्येक गोष्ठीहरूको विचमा केही हप्ताको समय दिइएको हुन्छ र यसको लागि ३ वटा गोष्ठीहरु संचालन गरिन्छ । प्रत्येक गोष्ठीको विचमा निक साइमन्स इन्स्टिच्यूट र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा स्थलगत रूपमा अस्पतालको भ्रमण गरी तालिम अवधिमा निर्माण गरिएको योजनाको कार्यान्वयनलाई अनुगमन तथा अनुशिक्षण पनि गरिन्छ ।

यो कार्यक्रममा सहभागी टोलीलाई जिल्ला अस्पतालको गुणस्तर सुधार गर्न चुनौतीपूर्ण योजना निर्माण गर्न लगाइन्छ र उक्त योजना कार्यान्वयन गर्नका लागि अनुदान

रकम पनि दिइन्छ । उक्त अनुदान रकमको प्रयोग गरी ती चुनौतीपूर्ण योजनाहरू कार्यान्वयन गरी प्राप्त नितिजाहरूलाई आवश्यक पृष्ठपोषण प्रदान गरिन्छ ।

कार्यक्रम रूपरेखा



पहिलो गोष्ठी

- परिचय
- नेतृत्व र व्यवस्थापन
- सामूहिक कार्य
- ध्येय र परिकल्पना
- अस्पतालको परिस्थिति विश्लेषण
- चुनौतीको नमूना
- गुणस्तरीय व्यवस्थापनको परिचय
- चिकित्सा सेवा व्यवस्थापन
- मानव श्रोत व्यवस्थापन
- बैठक व्यवस्थापन
- e-Reference Manual प्रयोग गर्ने तरिका

दोश्रो गोष्ठी

- प्राथमिकता निर्धारण/समस्याको मूल कारणको विश्लेषण
- समय व्यवस्थापन
- अनुगमन तथा मूल्याङ्कन
- स्थानीय श्रोतको परिचालन
- कार्य योजना
- अनुशिक्षण
- टोलीमा प्रभावकारी रूपमा काम गर्ने
- परिवर्तनको व्यवस्थापन
- सुशासन
- जनसम्पर्क
- सर्वसाधारणसँगको सम्बन्ध

तेश्रो तथा अन्तिम गोष्ठी

- प्रस्तुतीकरण गर्ने सिप
- समूहगत प्रस्तुतीकरण
- दिगो परिवर्तन

भलाकुसारी

डा. किरण रेमीज्यू हालसालैमात्र स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार स्वास्थ्य महाशाखाको निर्देशकको रूपमा आउनु भएको छ । केही समय अगाडी पनि थोरै समयको लागि उहाँले सोही महाशाखाको निर्देशकको रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँले उपत्यका बाहिरका विभिन्न जिल्लाहरूमा लगभग २७ वर्षजिति स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ । उहाँले नेपालबाट एम.ए. को अध्ययन पुरा गर्नुभएपछि बेलायतबाट एम.पि.एच. गर्नुभयो । त्यसैगरी भारतबाट एम.डि., अष्ट्रेलियाबाट पि.एच.डि. र हारवड यूनिभर्सिटी अमेरिकाबाट पोष्ट डक्टरेट गर्नुभएको छ ।



डा. किरण रेमीज्यू

प्र.नं. १: हाल परिवार स्वास्थ्य महाशाखावाट संचालन भई रहेका मुख्य मुख्य कार्यक्रमहरू के-के छन् ?

परिवार स्वास्थ्य महाशाखावाट मुख्यतः सुरक्षित मातृत्व र परिवार नियोजन सम्बन्धि कार्यक्रमहरू संचालन भईरहेका छन् । यसका साथै महिला स्वास्थ्य स्वयं सेविका, प्राथमिक स्वास्थ्य गाउँउघर विलिनिक र किशोरि किशोरी सम्बन्धि कार्यक्रमहरू पनि रहेका छन् । सहस्रावी विकास लक्ष्य २०१५ लाई लक्षित गरेर लक्ष्य प्राप्तिको लागि विभिन्न कार्यक्रमहरू संचालन भईरहेका छन् । निशुल्क प्रसूति सेवाको लागि आमा सुरक्षा कार्यक्रम संचालन भई रहेको छ । यस कार्यक्रम मार्फत करिब ३ लाख भन्दा बढी महिलाले निशुल्क सेवा लिने गरेका छन् । यसैगरी वार्षिक करिब १० हजार भन्दा बढी आड खस्ने समस्यावाट ग्रसित महिलाको उपचार हुँदै आएको छ । गाउँउमा गाउँमा स्थापना गरिएका वर्थिङ सेन्टरहरूमा जनशक्तिको अभावलाई न्यूनिकरण गर्न करारमा १२ सय भन्दा बढी अनमी तथा ७० जना भन्दा बढी स्टाफ नर्सहरूको व्यवस्था गरी वर्थिङ सेन्टरबाट प्रसूति सेवा प्रदान गरिएको छ । परिवार स्वास्थ्य महाशाखाको अग्रसरतामा ठूला अस्पतालहरू बाहेक करिब ३३ जिल्लाहरूमा CEONC सेवा प्रदान गरिए आएको छ । CEONC सेवा नभएका केही जिल्लाहरूमा प्रसूति जटिलता भएको

खण्डमा नजिकैको CEONC सेन्टरमा रेफरको लागि रेफरल फण्डको व्यवस्था गरिएको छ । प्रसूतिका लागि आवश्यक पर्ने औजार उपकरण खरिदको लागि जिल्ला तथा केन्द्रमा रकम व्यवस्था गरिए आएको छ । स्वास्थ्य संस्थामा प्रोटोकल अनुसार ANC गराउने महिलालाई ४ सय तथा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई यातायात खर्च उपलब्ध गराएपछि उत्साहजनक रूपमा होम डेलिभरी घटेको छ ।

प्रत्येक वर्ष स्थायी तथा अस्थायी परिवार नियोजनका लागि जिल्ला तहका कार्यक्रमहरू भईरहेका छन् । वार्षिक करिब ४० हजार स्थायी परिवार नियोजन निशुल्क रूपमा हुने गरेको छ भने अस्थायी साधनहरू आवश्यकता अनुसार स्थानीय स्वास्थ्य संस्थाहरूवाट उपलब्ध गराइदै आएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्यमा गरेको योगदानको वार्षिक समिक्षा हुने गरेको छ । वास्तवमा म.स्वा.से.हरू स्वास्थ्यका सम्वाहक हुन् । यो वर्ष म.स्वा.से.को रजत वर्ष पनि भएकाले केही कार्यक्रमहरू राखिएका छन् ।

प्र.नं. २: जिल्ला अस्पतालहरूमा सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत CEOC कार्यक्रमको

शुल्वात कहिले भएको हो ? यसको मुख्य उद्देश्य के रहेको छ ?

हालसम्म पनि नेपालका सबै जिल्लाहरूमा प्रसूति जटिलता भई शल्यक्रिया गर्नु परेमा शल्यक्रिया गर्न सक्ने बातावरण बनिसकेको छैन । २०६८/६९ मा २० जिल्लाका जिल्ला अस्पतालहरूमा कार्यक्रम गरिएको थियो भने चालु आ.व. २०७०/७१ मा करिब ३३ जिल्लाका जिल्ला अस्पतालहरूमा परिवार स्वास्थ्य महाशाखाको अग्रसरतामा CEONC कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको छ । कार्यक्रम लागू भएका अधिकांश साईटहरू हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका रहेका छन् । विगतका वर्षहरूमा नियमित वार्षिक बजेट समयमा नआउने, दक्ष जनशक्तिको अभाव आदि कारणहरूले गर्दा वर्षभरी यी साईटहरू संचालन गर्न चुनौती रहेको थियो । प्रसूति गराउने क्रममा कुनै जटिलता भएको खण्डमा तत्कालै शल्यक्रिया गराउनु पर्ने हुन्छ । त्यसैले कमसेकम जिल्ला अस्पतालमा यो सेवा हुन सक्यो भने सेवा सहज हुन सक्छ । टाढा रेफर गरी पठाउँदा ढिलो भएको कारणले आमाको ज्यान नै खतरामा पर्न सक्छ । भौगोलिक विकटता तथा यातायातको अभावका कारण तत्कालै नजिकैको CEONC कार्यक्रम लागू भएको ठाउँमा जान सक्ने स्थिति पनि रहदैन । त्यसैले जसरी भएपनि हाल संचालनमा रहेका CEONC साईटहरूलाई नियमित

बनाउनु हाम्रो उद्देश्य हो । CEONC साईटमा दक्ष जनशक्ती हुन्छन्, रगत दिने व्यवस्थापनि हुन्छ । यतिमात्र भयो भने सामान्यतया प्रसूतिको अवस्थामा भएका जटिलतालाई व्यवस्थापन गर्न सकिन्छ ।

प्र.नं. ३: CEONC कार्यक्रम हाल कतिवटा जिल्लाहरुमा संचालित छन् र कुनू कुनू हुन् ? यो कार्यक्रमको नितिजा कस्तो पाउनु भएको छ ?

हाल ताप्लेजुड, पाँचथर, ईलाम, धनुकटा, सोलखुम्बु, संखुवासभा, भोजपुर, खोटाङ्ग, उदयपुर, सल्लाही, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, रौतहट, वारा, स्याङ्गजा, नवलपरासी, अर्घाखाँची, प्यूठान, रुकुम, वर्दिया, दैलेख, मुगु, अछाम, वैतडी, सिराहा, नुवाकोट, गोरखा लगायतका जिल्लाहरुमा CEOC साईटहरु संचालित छन् । चालु आ.व.मा तेह्रथुम, महोत्तरी, तँनहु, म्यागदी, रोल्पा र बाजुरामापनि CEOC साईट संचालन गर्ने लक्ष्य रहेको छ । नयाँ साईटहरु संचालन गर्नु भन्दापनि संचालनमा रहेका साईटहरुलाई नियमित रूपमा संचालन गर्नु चुनौतीपूर्ण रहेको छ । कतिपय साईटहरु वर्षभरी संचालन हुन नसकेको अवस्था छ । जब सेवा नियमित हुँदैन स्थानीयको विश्वास पनि हुँदैन । त्यसैले यसमा हाम्रो चासो रहेको छ । राजनीतिक अस्थिरताका कारण समयमा वजेट नआउने समस्या हामीले भोगेकै हो भने दक्ष जनशक्तिको व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको छ । यद्यपी जटिल

प्रकृतिका प्रसूतिलाई व्यवस्थापन गर्ने स्थान भनेको CEONC साईट नै हो । त्यसैले नेपाल सरकार यसमा सरोकारवालारुसँग हातेमालो गरेर सेवालाई नियमित रूपमा संचालन गर्न दृढ छ ।

प्र.नं. ४: सुरक्षित मातृत्व कार्यक्रमको सुधारको लागि आगामी दिनहरुमा के कस्ता नयाँ योजनाहरु भईरहेका छन् ?

यो चालु आ.व.मा “न्यानो भोला” कार्यक्रम रहेको छ । यस भोलाभित्र वच्चाको लागि न्याना कपडाहरु हुनेछन् । यो कार्यक्रम शुरू भएपछि पहिलो त वर्थिड सेन्टरहरुको उपयोगिता दर वृद्धि हुनेछ । यसले गर्दा संस्थागत प्रसूति गराउने महिलाको संख्या वृद्धि हुनेछ । अर्को भनेको वच्चा शिताङ्गवाट वच्चाउन सकिने छ । केही जिल्लाहरुमा एम्बुलेन्स उपलब्ध गराउने कार्यक्रम रहेको छ भने केही जिल्लाहरुमा रेफरल फण्डको व्यवस्था गरिएको छ । आड खस्ने समस्याको शत्र्यक्रिया संस्थागत अस्पतालमामात्र गर्नुपर्छ भनेर नीतिगत रूपमा निर्णय लिने पक्षमा छौं । यसैगरी परिवार नियोजनतर्फ CPR कम भएको जिल्लाहरुमा माईक्रो प्लानिङका कार्यक्रमहरु रहेका छन् ।

प्र.नं. ५: दुर्गम क्षेत्रमा यहाँको अनुभव के रहेको छ ?

म मेरो सेवाकालमा करिब २३ वर्ष दुर्गम क्षेत्रमा नै कार्यरत रहेको थिएँ । मलाई

लागदछ कि दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझैसम्म पुग्न सकेको छैन । सेवा पुरेपनि त्यसैले नियमितता पाउन सकेको छैन । भौगोलिक विकटता तथा विपन्नताको कारण उचित स्थानमा पुगी सर्वसाधारणले स्वास्थ्य सेवा लिने अवस्थापनि छैन ।

प्र.नं. ६: परिवार स्वास्थ्य महाशाखामा काम गर्दा यहाँको सबभन्दा ठूलो चुनौती के हुनेछ ?

परिवार स्वास्थ्य महाशाखावाट संचालित कार्यक्रमहरुको गुणस्तरियता कायम राख्न अनुगमन गर्ने कार्य जटिल रहेको छ भने दुर्गम क्षेत्रमा सेवाको पहुँच पुग्नाउन तथा सेवालाई निरन्तरता दिन ठूलो चुनौती रहेको छ ।

प्र.नं. ७: यदि तपाईंले ने पालमा मातृत्व स्वास्थ्य सुधार ल्याउन कुनै एउटा कार्य गर्नु हुन्छ भने त्यो के हुनेछ ?

मेरो विचार अति महत्वाकांक्षी लाग्न सक्ला तर मलाई के लागदछ भने प्रत्येक विकास क्षेत्रमा एक-एक सुविधा सम्पन्न अस्पताल किटान गरी प्रसूति जटिलता भएको खण्डमा सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसमा निशुल्क एयर लिफ्टीड गरी ती सुविधा सम्पन्न अस्पतालमा आमा र वच्चाको उपचारको व्यवस्था मिलाउने व्यवस्था गर्नेछु ।



समस्याको समाधान

अंक ६, समस्या # ६ मा “तपाईंलाई सि.एम.ई.- चिकित्सकीय ज्ञानसीपको निरन्तरता (CME) कर्तिको महत्वपूर्ण लाग्दछ र आफ्नो कार्यक्षेत्रमा यसलाई निरन्तरता दिन के-के गरिरहनु भएको छ?” भनी हामीले प्रश्न गरेका थिएँ र यसका विजेता हुन भएको छ, पल्लिकोट उपस्वास्थ्य चौकी, गुल्मीका सि.अहेव., श्री श्याम सुन्दर पोखरेल । उहाँले पठाउनु भएको समाधान यस प्रकार छ :

हामीले समुदायमा प्रवाह गर्ने स्वास्थ्य सेवा सहज, सुलभ र नवीनतम प्रविधि तथा सीपमा आधारित हुनुपर्दछ । औषधी विज्ञान एउटा परिवर्तित विज्ञान हो । विभिन्न खोज अनुसन्धान तथा प्रयोगवाट परिस्कृत भएको प्रविधी तथा ज्ञान समय समयमा अपडेट हुनु आवश्यक छ, जसले गर्दा हामीले प्रवाह गरेको सेवा गुणस्तरीय हुन सक्छ । चिकित्सकीय ज्ञान सीपको निरन्तरताले मात्र हामी आफ्नो सेवालाई समयानुकूल परिवर्तित गर्न सक्छौं । समयानुकूल विकसित भएको सिस्टम तथा प्राविधिक वारेमा हामी जिति आफ्नो क्षमता र सीपमा दक्षता हासिल गर्न सक्छौं त्यति समुदायको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बढावो जन आकांक्षा वमोजिम आफ्नो सेवालाई आशातीत प्रगति विकसित गर्न

सक्छौं । अतः चिकित्सकीय ज्ञान सीपको निरन्तरता (CME) को महत्व देहाय वमोजिम प्रस्तुत गर्न सकिन्छ ।

१ नवीनतम् आविष्कार भएका विषयमा सु-सूचित हुनु समयको परिवर्तन सर्गे विज्ञानको सहाराले स्वास्थ्य सेवाका विभिन्न विषयहरूमा नवीनतम परिवर्तन हुन सक्छ जस्तै: पछिल्लो समयमा पत्ता लगाईएका रोगहरू, रोग निदान गर्ने विभिन्न प्रविधि, विभिन्न रोगहरू लाग्नका कारणहरू, अत्याधुनिक औषधी तथा औजारहरू, परिस्कृत उपचारपद्धति, उपलब्ध सेवाहरू, परिवर्तित नीति नियमहरू, आदिका विषयमा जानकारी हुनु जरुरी छ, जुन चिकित्सकीय ज्ञान सीपको निरन्तरतावाट मात्र प्राप्त हुन सक्छ ।

२ सीप तथा क्षमता विकास गर्न पुरानै शैली तथा पद्धति वमोजिम हामी हाम्रो सेवालाई विकसित गर्न सक्दैनौ । समयानुकूल विकसित प्राविधि तथा मान्यता अनुरूप हामीले प्रवाह गर्ने स्वास्थ्य सेवालाई परिस्कृत गर्न आफ्नो क्षमता र सीप विकास गर्न अत्यावश्यक हुन्छ । समय समयमा हामीले प्राप्त गर्ने चिकित्सकीय ज्ञान सीपको निरन्तरतावाट हामी हाम्रो सीप तथा क्षमता अभिवृद्धि गर्न सक्छौं ।

३ सेवा प्रति आत्मविश्वास विकास गर्न विषय वस्तुमा पर्याप्त ज्ञान नहुँदा सेवा प्रदान गर्न असहज हुनुको साथै समस्यालाई पन्छाइनुपर्ने हुनसक्छ कहिलेकाही समस्याको न्यून ज्ञानका कारण हामीले प्रवाह गरेको सेवाको प्रतिफल सन्तोषजनक नहुन पनि सक्छ जसले गर्दा सेवागाही प्रतिको विश्वासमा कमी हुन जान्छ । चिकित्सकीय ज्ञान सीपको निरन्तरतावाट मात्र समस्याको पहिचान गर्न तथा निर्भिक भएर सेवा प्रदान गर्न आत्मविश्वासमा वृद्धि हुन्छ ।

४ सेवाप्रति रुच जगाउन निश्चित विषयमा चिकित्सा विज्ञान सम्बन्धी आवश्यकता अनुसारको पूर्ण र विश्वासिलो ज्ञान सीपको कमिका कारण सेवा प्रदान गर्न अप्यारो महसुस हुनु सेवा प्रति पूर्ण लगाव नहुनु, कार्य गर्ने जागरूकता नहुनु तथा सेवा प्रति निरुत्साहित हुनु जस्ता विकृतिहरू देखिन सक्छ । चिकित्सकीय ज्ञान सीपको निरन्तरतावाट उच्च मनोवलका साथ सेवा प्रदान गर्न तथा सेवा प्रतिको आत्मसन्तुष्टिमा वृद्धि भई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी हामी आफ्नो सेवालाई विश्वसनीय एवं प्रशंसनीय बनाउन सक्छौं ।

संस्थामा हामीले गरेका प्रयासहरू:

- १ संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीहरूले आफू सहभागी भएको तालिम, गोष्ठी, सेमिनारमा सिकेको विषय संस्थामा फर्कनासाथ सबै स्टाफहरूलाई सेयर गर्ने गरिएको ।
- २ समकालीन तथा अग्रज स्वास्थ्यकर्मीहरूसँग भएको ज्ञान सीप तथा अनुभव ईलाका समिक्षा, विभिन्न गोष्ठी तथा भेटघाटहरूमा छलफल गर्ने गरिएको ।
- ३ संस्थावाट रेफर गरिएका विरामीहरूको फलोअप गरि रेफरल सेन्टर तथा अस्पतालवाट भरिएको कार्ड तथा रिपोर्टहरूको अध्ययन गरी उपचार तथा व्यवस्थापन पक्षको वरेमा ज्ञान हासिल गरिएको ।
- ४ विभिन्न पुस्तक, पत्र-पत्रिका तथा प्रोटोकोलको अध्ययन गर्ने तथा

टेलिभिजन ईन्टरनेट तथा विभिन्न रोगको व्यवस्थापन सम्बन्धी प्रेसिडीयर सिडी हेर्ने गरेको ।

५ संस्थामा कार्यरत रहँदा व्यवस्थापन गर्न अप्यारो परेको सम्म्याहरूलाई टोल-फी नम्बरको प्रयोग गरी एम.डि.जि.पी. डाक्टरहरूसँग परामर्श गरी सेवा प्रदान गर्ने गरेको ।

६ संस्थामा कार्यरत सबै कर्मचारीहरूको तालिम विवरण अद्यावधिक गरिएको तथा आवश्यक भएको तालिमका लागि जिल्ला स्वास्थ्य कार्यालयमा अनुरोध गरी आफू र अन्तर्गतका स्वास्थ्यकर्मीहरू सहभागी गराउन प्रयत्न गरिएको जसले गर्दा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा उपलब्ध भएको जस्तै संस्थामा कार्यरत अ.न.मी. लाई एस.वि.ए. तालिम

उपलब्ध गराइएको र सोको कारण वर्थिङ सेन्टर संचालनमा सहयोग पुगेको ।

७ कार्य सम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको शुरुवात भए पश्चात प्रत्येक वर्ष उपस्वास्थ्य चौकीले उत्कृष्ट स्थान हासिल गरेको कारण विभिन्न स्थानमा अवलोकन भ्रमण गर्न जिल्ला स्वास्थ्य कार्यालयले सहभागी वनाएको तथा स्थानीय गा.वि.स. समेतले अध्ययन अवलोकन भ्रमणमा सहभागी भई विभिन्न अस्पताल तथा संस्थाहरूको अवलोकनका समयमा डाक्टर तथा सिनियर स्टाफहरूवाट समेत विभिन्न विषयमा ज्ञान तथा सीप विकास गरेको ।

हामीलाई तपाईंको समस्या मात्र नभनुहोस् केही समाधानको सुझाव पनि दिनुहोस् ।

सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सहभागिताको लागि धन्यवाद छ । आउँदो अंकहरुको समस्या समाधानमा यहाँहरुले आफ्नो समाधानका प्रयासहरु लेखी अन्य स्वास्थ्यकर्मी साथीहरुलाई बाटो देखाइदिई सहयोग गरिदिनुहुन हामी प्रोत्साहन गर्दछौं । तपाईंको प्रयास वा कोशिश अरुका लागि पनि समाधान हुनसक्दछ । यस समस्याको सबैभन्दा राम्रो समाधान पठाउनुहुने स्वास्थ्यकर्मीलाई रु ५,०००/- द्वारा पुरस्कृत गरिनेछ । निक साइमन्स इन्ष्टिच्यूट र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले आयोजना गर्ने वार्षिक स्वास्थ्यकर्मीहरुको सम्मेलनमा यदि तपाईं सहभागी हुन पाउनु भएको छैन भने हामी यो मौका पनि प्रदान गर्नेछौं ।

समस्या # ७ :

नेपालले शहश्राब्दी विकाश लक्ष्य हासिल गर्ने क्रममा मातृ मृत्युदर घटाउन उल्लेख्य सफलता हासिल गरेतापनि नवशिशु मृत्यूदर भने लामो समय देखि यथावत रहेको कुरा हामी सबैलाई थाहा छ । अब नवशिशु मृत्यूदरलाई घटाउन स्वास्थ्य चौकी र उप-स्वास्थ्य चौकी स्तरमा के गर्न सकिन्छ ?

समस्या # ६ का विजेता पल्लिकोट उपस्वास्थ्य चौकी, गुल्मीका सि. अहेव श्री श्याम सुन्दर पोखरेलज्यूलाई निक साइमन्स इन्ष्टिच्यूटको तर्फबाट बधाइ छ ।

सफलताका प्रयासहरु

प्रत्येक वर्षहरुमा भै यस पाँचौं वार्षिक ग्रामिण स्वास्थ्यकर्मी गोष्ठीका सहभागीहरुलाई “समस्याको समाधानका उत्कृष्ट उपाय” विषयमा गरिएको प्रतियोगितामा सहभागीहरु मध्येबाट तीन जनालाई विजेता घोषणा गरी पुरस्कार वितरण गरिएको थियो । ती तीनजना विजेताहरुमा चक्रतिर्थ उप-स्वास्थ्य चौकी, लमजुङ्का सि.अहेव श्री मित्रु गिरी, भडेवा स्वास्थ्य चौकी, पाल्याका सि.अहेव श्री केशव बहादुर जि.सि. र मध्य-पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. सुशील नाथ प्याकुरेल हुनुहुन्थ्यो । यसैगरी “स्वास्थ्यकर्मीको आवाज” पत्रिकामा उत्कृष्ट समस्याको समाधान हुलाक मार्फत पठाई विजयी हुनु भएका अमरपुर उपस्वास्थ्य चौकी, गुल्मीका अहेव श्री युवराज भण्डारीलाईपनि सोही अवसरमा पुरस्कृत गरिएको थियो ।

चक्रतिर्थ उपस्वास्थ्य चौकी, लमजुङ्का कार्यरत श्री मित्रु गिरीले आफ्ना सहकर्मीहरु, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरु, सम्पूर्ण राजनैतिक दलका प्रतिनिधीहरु, हरेक बडामा रहेका स्वास्थ्य आमा समूह सबैसँग हातेमालो गरी वि.सं. २०५५ देखि कार्य थालनी गरी आफु कार्यरत संस्थाको धैरै सुधार गर्नुभएको छ । त्यहाँ उहाँले करिव ११ वर्षको समयावधिमा करिव एक हजार देखि १५ सय सुन्करी गराएको, जिल्ला जनस्वास्थ्य प्रमुख टंक प्रसाद चापागाईको निर्देशन अनुसार बथिङ्ग सेन्टरको स्थापना गर्ने काम गरेको र आ.व. ०६७/०६८ मा १ करोड ७९ लाखको लागतमा सुविधा सम्पन्न भवन बनाउने काम सम्पन्न गर्नुभएको छ । साथै गा.वि.स.मा रहेको १३ वटा स्वास्थ्य आमा समूह सदस्यबाट हरेक महिना १-१ रूपैयाँ सिक्का संकलन गरी आपतकालिन कोष खडा गरिएको छ र थोरै भएपनि राहत हुने गरी स्वास्थ्य चौकी डिस्पेन्सरीमा आपतकालिन कोषको लागि चन्दा बाकस राखी गर्भवती महिला, सुन्करी, बच्चा विरामी हुँदा रेफर गर्नुपर्ने समयमा गाडी भाडा उपलब्ध गराउने गरिएको छ ।

यसैगरी भडेवा स्वास्थ्य चौकी, पाल्याका सि.अहेव श्री केशव बहादुर जि.सि.ले पनि सम्पूर्ण सहकर्मीहरुसँग मिली दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा सानो प्रयासले समस्याको समाधान तथा विरामीका लागि केही गर्न सफल हुनु भएको छ । एउटा बडादेखि अर्को बडा पुग्न दिनभरी लाग्ने ठाउँमा उहाँहरुले भ्याक्सिन ढुवानी गरेर खोप कार्यक्रम संचालन गर्न कठिन भएको र जिल्लासँग समन्वय गरी मट्टितेलबाट चल्ने फ्रिजको व्यवस्था गरे तापनि भाउ बढ्ने तथा जिल्लाले खर्च धान्न नसक्ने भएपछि स्वास्थ्य चौकीको कोष र गा.वि.स.सँगको समन्वयमा व्यवस्था गरे । फेरि पनि मट्टितेलको भाउ बढेकोले उहाँहरुले अर्को विकल्पको रूपमा सोलारबाट चल्ने फ्रिज राख्ने उद्देश्यका साथ त्यसको लागि आवश्यक ४-५ लाख रूपैया व्यवस्था गर्न विभिन्न राजनैतिक प्रतिनिधी, बुद्धिजीवी, शिक्षक, समाजसेवीसँग छलफल गरी भू.पू. सैनिकहरुको सहयोगमा भारतीय राजदूतावासलाई निवेदन पेश गरियो । दूतावासबाट स्थलगत निरिक्षण गरेपश्चात वि.स. २०६५ साल माघ महिनामा सोलारबाट चल्ने फ्रिज जडान गरियो । यति मात्र नभई घाटा गएमा भू.पू. सैनिकले नै व्यहोर्ने गरी एउटा एम्बुलेन्स पनि उपलब्ध गराइदिए । साथै, गा.वि.स.सँग समन्वय गरी भवनका लागि कोठा निर्माण पनि गर्नु भएको छ ।

तेश्रो विजेताको रूपमा रहनु भएका मध्य-पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. सुशील नाथ प्याकुरेलले स्वास्थ्य जनशक्ति अभावको चपेटामा परेको मध्य-पश्चिमाञ्चल क्षेत्रका दुर्गम स्वास्थ्य संस्थाहरुमा आ.व. २०६९/७० मा अस्थायी पदपूर्ति गर्न खोज्दा विभिन्न मुद्दा, दबावको पर्वाह नगरी क्षेत्रीय प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायसँग निरन्तर समन्वय गरी स्वास्थ्य जनशक्तिको अस्थायी पदपूर्ति गर्न सफल हुनु भएको छ ।

स्वास्थ्य प्रतियोगिता

१. Bird flu को लक्षणहरु के के हन् ?
 (क) ज्वरो, खोकी, sore throat, muscle aches, आँखाका infection
 (ख) वान्ता हुनु, भाडापखाला लाग्नु, पेट दुख्नु
 (ग) खाना मन नलाग्नु, वाक वाक आउनु, ज्वरो, निंद्रा नलाग्नु
 (घ) ज्वरो, रुधा खोकी, निंद्रा नलाग्नु
२. सूक्ष्म पोषण भिटामिन “ए” के-का लागि आवश्यक हुन्छ ? जस्तै :
 (क) शरीरमा फलाम तत्वको निर्माण गर्न
 (ख) अपाङ्ग र मस्तिष्क क्षति हुनबाट जोगाउन
 (ग) रोग विरुद्ध लड्ने प्रणालीले कार्य सम्पादन गर्न
 (घ) स्पाईना विफिदा हुनबाट जोगाउन
३. नेपालमा Anemia को common cause के हो ?
 क) कुपोषण
 ख) Dysfunction Uterine Bleeding
 ग) Hook worms
 घ) Malaria
४. ताप घटनबाट बचाउन नव शिशुलाई के गर्नुपर्छ ?
 क) जन्मनासाथ पुरै शरीर पुछ्रेर सुख्खा बनाउने र सुख्खा कपडाले छोप्ने
 ख) साल काट्ने वित्तिकै पुरै शरीर पुछ्रने
 ग) जन्मने वित्तिकै सफा सुख्खा कपडाले छोप्ने
 घ) साल काट्ने वित्तिकै सफा र सुख्खा कपडाले छोप्ने
५. सन् १९२८ Alexander Fleming ले पत्ता लगाएको antibiotics कुन हो ?
 क) Mold
 ख) Penicillin
 ग) Vancomycin
 घ) Doxycycline

यो प्रतियोगितामा भाग लिने सहभागीले यस पृष्ठमा उल्लेख गरिएको ठेगानामा आफ्नो उत्तर पठाउनुहोला । यसमा भाग लिएका पहिलो (५) पाँच सही उत्तर पठाउनेहरुले *Nepal CME Modules (CD)* को ६ वटा *Modules* मध्ये कुनै दुई प्राप्त गर्नुहोन्छ ।

यहाँहरूले सल्लाह र सुभराव, कथा तथा प्रतिक्रिया पठाई सहभागी जनाईदिनु भएकोमा धन्यवाद छ र यसको निरन्तरताको हामी अपेक्षा राख्दछौं ।

हाम्रा प्रकाशित अंकहरू यहाँहरूले हाम्रो तल दिइएको वेबसाइटमा पनि हेर्न सक्नुहोनेछ ।

निक साइमन्स इन्स्टिच्यूट
 पो.ब.नं. द९७५ ई.पि.सी. १८१३
 सानेपा, ललितपुर
 फोन: ०१-५५५ ९९७८,
 फैक्स: ०१-५५४ ४९७९
 ईमेल: newsletter@nsi.edu.np,
 वेबसाइट: www.nsi.edu.np

अंक ६ को सही उत्तर हो :

- १ (घ), २ (क), ३ (क), ४ (घ) र ५ (ग) ।
- यसमा भाग लिनु भएका सम्पूर्ण सहभागीहरूलाई धन्यवाद छ । बिजेताहरू यस प्रकार छन् :
- (१) श्री दिपेन्द्र नारायण श्रेष्ठ, सि.अहेव, जिल्ला अस्पताल, रामेछाप
- (२) श्री अनिका भट्टराई, अबमी, मिसन अस्पताल, ताजरेज
- (३) श्री बिष्णु प्रसाद जैसी, ताते स्वास्थ्य चौकी, बाजुरा
- (४) श्री तेज नारायण यादव, गंगापिपरा प्रा.स्वा.के., रौतहट
- (५) श्री सरोजा कुमारी चौधरी, अबमी, छातापिपरा-३, बारा



डाक्टर साब छोरा हो की छोरी हो, भन्नुस् न । फेसबुकमा स्टेटस राख्नुपन्यो ।

STAMP



TO: _____
